

इन्स्योरन्स कम्पनी लिमिटेड

कार्यालय : काठमाण्डौ

पशु/पन्छी धन बीमा दाबी फारम

बीमालेख नं :

दावी नं :

यो फारम दावी कर्ताले पूर्णरूपमा भरेर कम्पनीमा बुझाउन पर्नेछ । साथै संलग्न बमोजिमको पशु/पन्छी बीमा दावी सम्बन्धि पशु/पन्छी चिकित्सक वा प्राविधिकको सिफारिस पत्र संलग्न गर्नुपर्ने छ ।

१. पशु/पन्छी धनीको नाम :	कारोवार/व्यवसाय :
ठेगाना :	टेलिफोन नं /मोवाइल नं :

२. दावीको प्रकार :(मृत्यु/पूर्ण स्थायी रूपमा अशक्त)

३. दावी परेको पशु/पन्छी धनको विवरण :

नाम :	संकेतपट्टा नम्बर :	उमेर/वर्ष :
प्रकार :	रङ्ग :	उचाई :
जात :	प्रयोजन :	बीमाङ्क :

४. दुर्घटना भएको वा रोग लागेको :

क)मिति/समय :	ग)घटनाको प्रकार/विवरण/कारण :
ख)स्थान :	घ)रोग/चोटपटकको विस्तृत विवरण :

५. दावी परेको अवस्थामा कुनै साक्षी भए :

नाम :	ठेगाना :
-------	----------

६. उपचार गरेको भए उपचार गर्ने पशु/पन्छी चिकित्सक वा प्राविधिकको नाम :

ठेगाना :	टेलिफोन नं /मोवाइल नं :
----------	-------------------------

७. कत घाउचोट वा रोगबाट बचाउनको लागि के कस्तो पहल गर्नु भयो ?

८. पशु/पन्छी चिकित्सक वा प्राविधिकबाट बीमित पशु/पन्छी को निरीक्षण भएको मिति :

९. के तपाईंले यस भन्दा अगाडि पशु/पन्छी बीमा अन्तर्गत दावी भुक्तानी लिनु भएको छ ? यदि छ भने विवरण दिनुहोस :

१०. के तपाईंले कुनै अर्को बीमा कम्पनीसंग पशु/पन्छी को बीमा गराउनु भएको छ ? यदि छ भने बीमा कम्पनीको नाम उल्लेख गर्नुहोस :

म/हामी घोषणा गर्दछु/गर्दछौ कि माथि उल्लेख भए अनुसारको दुर्घटना/रोग लागेको हो र माथिको सम्पूर्ण विवरण ठिक साँचो छ । यदि मैले/हामीले कुनै गलत/भुटा विवरण दिएको भए वा कुनै सत्य तथ्य लुकाएको भए यो बीमालेख खारेज हुने कुरा तथा विगतमा भएको वा भविष्यमा हुन सक्ने दुर्घटना वापतको क्षतिपूर्ति नपाउने कुरा स्वीकार गर्दछु/ गर्दछौ ।

पशु/पन्छी धनीको

नाम :

सहि :

मिति :

.....इन्स्योरन्स कम्पनी लिमिटेड

..... कार्यालय : काठमाण्डौ

पशुधन बीमा दावी सम्बन्धी पशु/पन्छी चिकित्सक/प्राविधिकको प्रमाणपत्र

पशु/पन्छी धनीको नाम :	बीमालेख नं
ठेगाना :	दावी नं

१) दुर्घटना/घटना भई मृत्यु वा पूर्ण रुपमा स्थायी अशक्त भएको मिति :

२) दावी परेको पशु/पन्छी को विवरण :

नाम :	संकेत /पट्टा नम्बर :	उमेर/वर्ष :
पन्थ :	रङ्ग :	उचाई :
प्रकार :	प्रयोजन :	बीमाङ्क :

३) के दावी परेको बीमित पशु/पन्छी लाई रोग/चोटपटकहरु लागेको थियो/छ :

४) मृत्युको कारण उल्लेख गर्नुहोस :

क) यदि रोगबाट मृत्यु भएको भए सोको विवरण दिनुहोस

ख) यदि दुर्घटनाबाट मृत्यु भएको भए सोको विवरण दिनुहोस


ग) यदि उपचारको क्रममा चिरफार गर्दा मृत्यु भएको भए सोको विवरण दिनुहोस

५) यदि उक्त पशु/पन्छी मरेको छैन भने कहिले देखि के कस्तो घाउचोटपटक वा रोग लागेको हो ? विवरण दिनुहोस ।

६) उक्त घाउचोट वा रोगबाट (पशुको हकमा) के स्थायी रुपमा ब्याउन/प्रजनन/दुधदिन पूर्ण रुपले वा आंशिक रुपमा अशक्त भएको हो ?

७) तपाईंको बिचारमा दुर्घटना/मृत्यु पूर्व पशुपन्छीलाई पशुपन्छीधनी द्वारा राम्रोसँग स्याहार सुशार तथा हेरचाह गरिएको थियो ?

म प्रमाणित गर्दछु कि पशु/पन्छी धनीको श्रीको उल्लेखित विवरण भएको पशुधनको दुर्घटना/घटना भई मृत्यु वा पूर्णरुपमा स्थायी अशक्त भएको हो ।



पशु चिकित्सक/प्राविधिक को नाम :

सहि :

ठेगाना :

मिति :